



नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभाग

मिति: २०७८/११/२७

प्रेस विज्ञप्ती

राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।११।२७ गते दायर गरिएको ।

१. कसूरको संक्षिप्त विवरण तथा बिगो:

नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साबको एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदनुसार २०७१/०७/०७ मा कोका कोला साबको (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (European Refreshment) लाई विक्री गरेको कारणबाट बोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको ।

कोकाकोला साबको र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।०० हुने र सोमा कोकाकोला साबकोको प्रतिकित्ता शेयर खरीद मूल्य रु. ५३६।०० लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।०० प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको। सोहि आधारमा कोकाकोला साबको एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को विक्री वापत जम्मा रु.४,९६,७९,५५,४४७।०० पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २(१) बमोजिम २५% का दरले रु १,२४,१९,८८,८६२।००, ऐ.ऐनको दफा ७(१) बमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु.३,४१,००,९५०।०० ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।००, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.१,१०,२२,६५,११५।०० र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,८६२।०० समेत कुल विगो रु. ३,७१,८१,५०,४११।०० राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ) बमोजिमको विगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रिया पूरा गरी आ.व. २०७१।०७२ को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको ।



नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजस्व अनुसन्धान विभाग

२. प्रतिवादीहरूको विवरणः

क. जिल्ला काठमाडौं, का.म.न.पा. वडा नम्बर १६ बालाजु औद्योगिक क्षेत्र स्थित बोटलर्स नेपाल लिमिटेड(स्थायी लेखा नम्बर ३०००४८३६२)

ख. ऐ. कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साबको एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने देहाय बमोजिमका बोर्डका सदस्यहरूः

क्र.सं.	प्रतिवादीको नाम, थर	जिम्मेवारी
१.	Ms. Shukla Wassan	Chairperson
२.	Melvin Tan Chun Pin	Director
३.	Mohamed Amin Ghoneim	Director
४.	Mr. Gaurav Khosla	Director
५.	Sundeeep Bajoria	Director
६.	Debabrata Mukherjee	Director
७.	Mr. Sumanta Datta	Director
८.	Mr. Jawahar Solai Kuppaswamy	Director
९.	Mr. Sanket Ray	Director

ग. ऐ. कम्पनिको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका देहाय बमोजिमका पदाधिकारीहरूः

क्र.सं.	प्रतिवादीको नाम थर	जिम्मेवारी
१.	Mr. Pradip Pandey	Managing Director
२.	Mr. Puneet Chandrapal Varshney	Managing Director
३.	Rajeev Tandon	Finance Manager
४.	भरतबाबु दहाल	Finance Manager
५.	Sumit Goyal	Finance Manager
६.	अशोक कुमार मण्डल	Finance Controller
७.	डा. त्रिलोचन उप्रेती	Board Director
८.	संजिव कुमार मिश्र	Chartered Accountant

३. सजायको मागदावी:

Offshore Indirect transaction मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित ऐ.दफा ४ को (क) र (च) बमोजिम र सो ऐनको संसोधित व्यवस्थामा निरन्तरता दिइएको दफा ४(क) र (च) बमोजिम कार्य गरि राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकोले प्रतिवादीहरू बोटलर्स नेपाल लिमिटेड, Ms. Shukla Wassan, Melvin Tan Chun Pin, Mohamed Amin Ghoneim, Mr.Gaurav



नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभाग

Khosla. Sundeep Bajoria, Debabrata Mukherjee, Mr. Sumanta Datta, Mr. Jawahar Soali Kuppaswamy र Mr.Sanket Ray लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१)(संसोधित दफा २३(१)) बमोजिम बिगो रकम रु ३,७१,८१,५०,४११।०० असुल गरी बिगोको शत प्रतिशत जरिवाना रु. ३,७१,८१,५०,४११।०० गरी जम्मा रु. ७,४३,६३,००,८२२।०० (अक्षरेपी सात अर्ब त्रिचालिस करोड त्रिसष्टी लाख आठ सय बाइस मात्र) ऐ.दफा २३(१)(घ) बमोजिम कैद सजाय र दफा २३(४) बमोजिम ब्याज समेत असुल गर्न र प्रतिवादीहरु Mr. Pradip Pandey, Mr. Puneet Chandrapal Varshney, Rajeev Tandon, भरतबाबु दाहाल, Sumit Goyal, अशोक कुमार मण्डल, डा.त्रिलोचन उप्रेती तथा संजिव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको छ।

सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग